

नगर उपप्रमुख श्री मुना अधिकारीज्यूद्वारा मिति २०७९ आषाढ १० गते  
गोदावरी नगरपालिकाको एघारौं नगरसभा समक्ष प्रस्तुत एवं पारित  
आर्थिक वर्ष २०७९/०८० को  
**बजेट तथा कार्यक्रम**

सभाका अध्यक्ष एवं नगर प्रमुखज्यू,  
नगरसभा सदस्यज्यूहरू !  
दाजुभाई तथा दिदीबहिनीहरू !

गोदावरी नगरपालिकाको उप-प्रमुखको हैसियतले यस सम्मानित एघारौं नगरसभा समक्ष आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम कार्यान्वयनको आर्थिक दस्तावेज (बजेट) प्रस्तुत गरिरहँदा अत्यन्तै गौरवान्वित महसुस गरिरहेको छु ।

यस महत्वपूर्ण अवसरमा विभिन्न कालखण्डहरूमा नेपालको राजनीतिक परिवर्तनका लागि जीवन अर्पण गर्नु हुने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरू तथा कोरोना महामारीबाट ज्यान गुमाएका नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।

सुशासन र विकासद्वारा समृद्धि हासिल गर्नु तथा समृद्धिलाई सामाजिक न्याय र समानताको जगमा उभ्याई पर्यावरणिय सुरक्षा र नागरिकको सुख सुनिश्चित गर्नु आजको आवश्यकता हो। समृद्धि र सुखको लक्ष्य र गन्तव्य निर्धारण गरी गरिबी निवारण, शिक्षा, स्वास्थ्य, खानेपानि, लैङ्गिक समानता लगायतका सामाजिक क्षेत्र एवम भौतिक पुर्वाधार तथा षर्यटकिय क्षेत्रमा उल्लेखनिय उपलब्धि हासिल गर्ने दिर्घकालिन लक्ष्य साथ नगरपालिका अगाडी बढीरहेको स्मरण गराउन चाहन्छु ।

यस नगर क्षेत्रलाई उन्नतिको अर्को बिन्दुमा पुर्याउन नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, नगरपालिकाका विगतका अर्थिक ऐन, विनियोजन ऐन, नगरपालिकाको नीति तथा कार्यक्रम, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरू, नगरपालिकाले तयार पारेको प्रथम आवधिक योजना, विषयगत समितिका सुझावहरू, दिगो विकासका लक्ष्यहरू, नगरसभाका सदस्यज्यूहरूले दिनु भएका सुझावहरू, विषय विज्ञ, पूर्व राष्ट्रसेवक सहितका कर्मचारीहरू, राजनीतिक दलमा आवद्ध साथीहरू, विभिन्न संघ-संस्था तथा नगर क्षेत्र भित्रका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीबाट प्राप्त महत्वपूर्ण र कार्यान्वयन योग्य सुझावहरूलाई समेत समेटी आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय-व्यय तर्जुमा गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय-व्यय प्रस्तुत गर्नु पूर्व म यस नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को आर्थिक अवस्थाको संक्षिप्त जानकारी गराउन चाहन्छु ।

चालु आर्थिक वर्ष २०७८/०७९ को लागि आन्तरिक राजश्व तर्फ रू.२० करोड,  
संघीय सरकार समानीकरण अनुदान तर्फ रू.२१ करोड ४१ लाख,  
संघीय सरकार राजश्व बाँडफाँड तर्फ रू.११ करोड ६ लाख २८ हजार ४ सय १९,  
संघिय सरकार समपूरक अनुदान १ करोड ६६ लाख,  
संघिय सरकार बिशेष अनुदान १ करोड ६६ लाख  
प्रदेश सरकार समानीकरण अनुदान तर्फ रू.१ करोड ८८ लाख७२ हजार,  
प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ रू.४ करोड २५ लाख ४९ हजार २ सय ५५,  
मालपोत राजश्व बाँडफाँडबाट रू.४० करोड,  
प्रदेश सरकार समपूरक अनुदान २ करोड ९९ लाख २९ हजार,  
प्रदेश सरकार बिशेष अनुदान ६० लाख,  
संघिय सरकार प्रदेश सरकार सशर्त चालु र पुजीगत अनुदान रकम रू.३९ करोड ३४ लाख ९१ हजार,  
काठमाण्डौ महानगरपालिका १ करोड ३२ लाख ,  
ललितपुर महानगरपालिका १० लाख,  
सडक बोर्ड ३८ लाख,  
लागत सहभागीता २ करोड ५० लाख,  
गत आर्थिक वर्षको अल्या रू.४३ करोड,  
गरी कूल रू.१ अर्ब ९२ करोड १७ लाख ६९ हजारको ६७४ अनुमानित आय प्रस्तुत भएको थियो ।

जस मध्ये चालु आर्थिक वर्ष २०७८/०७९ को आषाढ पहिलो सातासम्म

आन्तरिक आय तर्फ रू.२१ करोड ४२ लाख १२ हजार २ सय ५१,  
संघीय सरकार समानीकरण अनुदान तर्फ रू.१६ करोड ५ लाख ७५ हजार,  
संघीय सरकार राजश्व बाँडफाँड तर्फ रू.१० करोड १८ लाख ६३ हजार १ सय ४८,  
संघिय सरकार सशर्त अनुदान चालु २७ करोड ८१ लाख ६५ हजार ५ सय ,  
संघिय सरकार सशर्त अनुदान पुजीगत ८३ लाख २५ हजार,  
प्रदेश सरकार समानीकरण अनुदान तर्फ रू.९४ लाख ३६ हजार,  
प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ रू.३७ करोड ९७ लाख ४० हजार ८ सय ९३,

प्रदेश सरकार सशर्त अनुदान चालु १४ लाख ९५ हजार ५ सय ,  
प्रदेश सरकार सशर्त अनुदान पुजीगत १ करोड १४ लाख.  
प्रदेश सरकार विशेष अनुदान ३० लाख,  
प्रदेश सरकार समपुरक अनुदान १ करोड ४९ लाख ६४ हजार ५ सय,  
सडक बोर्ड २९ लाख ६२ हजार ४ सय २२,  
सडक बोर्ड २९ लाख ६२ हजार ४ सय २२,  
जनसहभागीता बापत १ करोड ५२ लाख १७ हजार,  
चालु आर्थिक वर्षको अल्या रू.१ अर्ब ५ करोड ६५ लाख २७ हजार ४ सय पैतालिस गरी कुल रू.२ अर्ब २५ करोड ७८ लाख ८४ हजार ६ सय ६० आय भएको छ ।

त्यसै गरी चालु आर्थिक वर्षको लागि यस नगरपालिकाको  
चालू खर्च तर्फ रू.९४ करोड ६७ लाख २२ हजार ६ सय ४९  
पूँजीगत तर्फ रू.९७ करोड ३ लाख ९६ हजार ३३ हजारको अनुमानित व्यय भएकोमा,  
चालु आर्थिक वर्षको आषाढ पहिलो साता सम्म चालू खर्च तर्फ रू.५३ करोड ८४ लाख ४ हजार ९ सय १३ र  
पूँजीगत तर्फ रू.४९ करोड ८८ लाख १२ हजार ४८ गरी कुल रू.९५ करोड ७२ लाख १६ हजार ९ सय ६९ खर्च भएको छ ।

#### आदरणीय नगरसभा सदस्यज्यूहरू !

अब म यस सम्मानित नगरसभा समक्ष यस नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय-व्यय तथा वार्षिक बजेट प्रस्तुत गर्न चाहन्छु ।

#### चालु आर्थिक वर्ष २०७९/८० को लागि

आन्तरिक राजश्व तर्फ रू.२२ करोड,  
संघीय सरकार समानीकरण अनुदान तर्फ रू.२२ करोड ५५ लाख,  
संघीय सरकार राजश्व बाँडफाँड तर्फ रू.१३ करोड ३७ लाख ७२ हजार ,  
संघिय सरकार समपूरक अनुदान १ करोड ,  
संघिय सरकार बिशेष अनुदान ३ करोड ६५ लाख,  
प्रदेश सरकार समानीकरण अनुदान तर्फ रू.२ करोड २५ लाख ३९ हजार,  
प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ रू.४ करोड ९३ लाख ३९ हजार,  
मालपोत राजश्व बाँडफाडबाट रू.६७ करोड,

प्रदेश सरकार समपूरक अनुदान २ करोड ९९ लाख ५७ हजार,  
संघिय सरकार प्रदेश सरकार सशर्त चालु र पुजीगत अनुदान रकम रू.४१ करोड ३० लाख १८ हजार,  
अन्य स्थानीय तहबाट १ करोड ४२ लाख ,  
लागत सहभागीता २ करोड ५० लाख,  
गत आर्थिक वर्षको अल्या रू.५२ करोड १ लाख एकानब्बे हजार,  
गरी कूल रू.२ अर्ब ३७ करोड अनुमानित आय अनुमान गरेको छु।

यसै गरी यस नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को चालू खर्च र विकास निर्माणलाई गति दिन क्षेत्रगत योजना आयोजना तथा कार्यक्रमहरू गरी कूल रू. २ अर्ब ३७ करोड को ब्यय प्रस्तुत गरेको छु ।

क्र.सं.	योजना, आयोजना तथा कार्यक्रम	बिनियोजित रकम
क	प्रशासनिक खर्च	३० करोड
ख	नगरस्तरीय योजनाहरू	१ अर्ब ३४ करोड
ग	वडास्तरीय योजनाहरू (साबिकका योजना सहित)	२४ करोड
घ	शर्त कार्यक्रमहरू	४८ करोड९४ लाख ७५ हजार मात्र
		जम्मा २ अर्ब ३७ करोड/-